



विहादी गाउँपालिका
स्थानीय राजपत्र

खण्ड ५

संख्या १

मिति २०७८।०८।०१

भाग २

विहादी गाउँपालिका
गण्डकी प्रदेश, नेपाल

संवत् २०७७ सालको कार्यविधि संख्या २ (विहादी गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि कार्यविधि, २०७७) मा संशोधन

विहादी गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि, २०७७ मा मिति २०७८।०७।२९ को कार्यपालिकाबाट देहाय बमोजिम संशोधन गरिएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम विहादी गाउँपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि, २०७५ अनुसार सर्वसाधारण सम्पूर्णको जानकारीका लागि यो संशोधित कार्यविधि प्रकाशन गरेको छ ।

व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि २०७७

प्रथम पटक संशोधन : २०७८।०७।२९

प्रस्तावना : विहादी गाउँपालिका भित्र सञ्चालित एवं सञ्चालन हुने विभिन्न व्यवसायिक गतिविधिहलाई कानूनी दायरामा ल्याउन, व्यवसाय सञ्चालन मार्फत गाउँपालिकाको आन्तरिक आम्दानीलाई समेत टेवा पुर्याउन, स्वच्छ, मर्यादित र प्रतिस्पर्धात्मक बजारको प्रवर्द्धन मार्फत उपभोक्ताको हित संरक्षण गर्न अनि स्थानीय सरकार र आम व्यवसायीहरूबीच सुमधुर सम्बन्ध स्थापित गर्दै साझेदारीमा आधारित विकासलाई अगाडि बढाउन बाञ्छनिय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) (६) बमोजिम विहादी गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी विहादी गाउँ कार्यपालिकाले यो कार्यविधि देहाय बमोजिम संशोधन गरी लागू गरेको छ ।

विहादी गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि, २०७७ को दफा ९ मा संशोधन :

१. **व्यवसाय नवीकरण सम्बन्धी व्यवस्था :** प्रत्येक व्यवसायीले व्यवसाय दर्ता गरेको मितिदेखि १ वर्ष भित्र आफ्नो व्यवसाय अनिवार्य रूपमा गाउँ कार्यपालिकाको कार्यालयमा नविकरण गरिसक्नु पर्नेछ । म्याद सकिएको थप १ महिना भित्र नविकरण गर्न आएमा जरिवाना लाग्ने छैन अन्यथा वार्षिक करको अलावा दफा १४ (ग) बमोजिम थप जरिवाना लाग्नेछ ।

विहादी गाउँपालिकाको व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि, २०७७ को दफा १४ (१) (ग) मा संशोधन :

२. कारवाही र जरिवाना सम्बन्धी व्यवस्था :

- १) बजार अनुगमनको क्रममा देहायको अवस्था भेटिन गएमा देहाय बमोजिमको तुरुन्त जरिवाना गरिनेछ :-

जरिवाना :

क) मूल्यसूची नराखेमा रु १०००।-

ख) प्रमाणपत्र नराखेमा रु २०००।-

ग) तोकिएको समय भित्र व्यवसाय दर्ता तथा नविकरण नगरेमा:

- म्याद समाप्त भएको मितिले ३ महिना भित्र नविकरण गरेमा रु ३००/-
- म्याद समाप्त भएको मितिले ६ महिना भित्र नविकरण गरेमा रु ५००/-
- म्याद समाप्त भएको मितिले ९ महिना भित्र नविकरण गरेमा रु ८००/-
- म्याद समाप्त भएको मितिले १२ महिना भित्र नविकरण गरेमा रु १०००/-
- म्याद समाप्त भएको मितिले २४ महिना भित्र नविकरण गरेमा रु २०००/-
- म्याद समाप्त भएको मितिले २४ महिना सम्म पनि नविकरण नगरेमा व्यवसाय दर्ता प्रमाणपत्र खारेज गरी व्यवसाय दर्ता कितावमा अभिलेख राखिनेछ । यसरी खारेज भएको व्यवसाय पुन दर्ता गराउनु परेमा कार्यविधिको दफा ५ बमोजिम सुरु दर्ताकै विधि अनुसार गर्नु पर्नेछ ।

घ) म्याद नाघेका सामाग्रीहरू बेचविखन गरेमा रु १०,०००।-

ङ) बजार मूल्य भन्दा चर्को मूल्यमा सामाग्रीहरू बेचविखन गरेमा रु ५०००।-

च) प्रदुषित, फोहोर सामाग्रीहरू बेचविखन गरेमा रु ५,०००।-

- २) उपदफा (१) बमोजिम जरिवाना गरिसके पश्चात् पनि कुनै व्यवसायीले आफ्नो कमजोरी सोही सुधार नगरेको पाईएमा त्यस्ता व्यवसायीलाई सोही कसुरमा दोब्बर जरिवाना गरिनेछ ।
- ३) प्रचलित कानून र यस कार्यविधि बमोजिम दर्ता नगरि कुनैपनि व्यवसाय गाउँपालिका क्षेत्रभित्र सञ्चालन गरेको पाईएमा सम्बन्धित व्यवसायिलाई ३० दिनको म्याद दिई व्यवसाय दर्ता गर्नको लागि पत्राचार गर्नु पर्नेछ ।
- ४) उपदफा ३ बमोजिम जनाउ दिएको मितिले ३५ दिन भित्र कार्यालयमा व्यवसाय दर्ता नगरेमा सम्बन्धित व्यक्ति/व्यवसायी लाई गाउँपालिकाबाट प्रवाह हुने सवै किसिमका सेवा सुविधाहरु बन्द गरिनेछन् । साथै संघिय सरकार, प्रदेश सरकार, सरकारी निकाय, सार्वजनिक संस्थानको समन्वयमा त्यस्ता निकायहरुबाट उपलब्ध भएका वा हुने सेवा सुविधाहरु बन्द गर्न सिफारिस गरिनेछ ।
- ५) उपदफ ४ बमोजिम सेवा सुविधा बन्द राखेको ६ महिना भित्र पनि व्यवसाय दर्ता नविकरण नगरि व्यवसाय सञ्चालन गरेमा कार्यालयले कर तिर्न अटेर गर्ने व्यवसायिको व्यवसाय बन्द गरि लाग्ने कर, जरिवाना र अन्य दस्तुर प्रचलित नेपाल कानून बमोजिम सरकारी बाँकी सरह असुल उपर गर्नेछ ।

आज्ञाले
ध्रुव दयाल
प्रमुख प्रशासकीय अधिकृत